



# मंगला गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

बाबियाचौरो म्यागदी  
गाउँ प्रादेश नेपाल  
२०७३

पत्र संख्या :- ०७९/०८०

चलानी नं :- १८८८

गण्डकी प्रदेश, नेपाल  
मिति: २०८०/०९/१५

विषय:- स्वतः प्रकाशन पठाइएको सम्बन्धमा ।

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,  
सिंहदरवार, काठमाण्डौ ।

प्रस्तुत विषयमा मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बाबियाचौरले आ.व. ०७९/०८० को तेश्रो त्रैमासिक (माघ देखि चैत्र) सम्मको सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक गरिएको स्वतः प्रकाशन (Proactive Disclosure) पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

*[Signature]*  
.....  
सुदर्शन पौडेल  
अधिकृत सात्रौ  
*[Stamp]*

### बोधार्थ:

१. श्री राष्ट्रिय सूचना आयोग, देवीनगर, काठमाण्डौ नेपाल ।
२. श्री जिल्ला प्रशासन कार्यालय, बेनी, म्यागदी ।
३. श्री जिल्ला हुलाक कार्यालय, बेनी, म्यागदी ।

“व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन”

Email ID:- [mangalarumun127@gmail.com](mailto:mangalarumun127@gmail.com), Website URL:- [www.mangalamun.gov.np](http://www.mangalamun.gov.np), Contact Number:- 9857642642

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ वर्मोजिम सार्वजनिक गरीएको विवरण

सूचना सार्वजनिक गर्ने निकायको नाम:-

मंगला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय,  
वावियाचौर, म्याग्दी, गण्डकी प्रदेश, नेपाल ।  
सूचना सार्वजनिक गरेको अवधि:-  
२०७९ माघ देखि २०७९ चैत्र



मंगला गाउँपालिका  
सूचना सार्वजनिक गर्ने निकाय  
२०७९

मंगला गाउँपालिका  
सूचना सार्वजनिक गर्ने निकाय  
२०७९

## १. गाउँपालिकाको स्वरूप र प्रकृति:-

म्यानदी जिल्ला नेपालको राजधानी काठमाडौंबाट उत्तर पश्चिममा पर्दछ। गण्डकी प्रदेश अन्तर्गत यस जिल्लाका ५ बटा गाउँपालिका र १ नगरपालिका मध्ये सदरमुकाम बेनीबाट उत्तर पश्चिम तर्फ अवस्थित यो गाउँपालिका सदरमुकामबाट ६ कोस टाढा छ। वि.सं. २०४६ पछिको राजनीतिक परिवर्तन पछि बोनेका बाबिधानीर, अर्मन, बरंजा र कुहूँ गाउँ विकास समितिहरु र दरबाड गाविसको बडा नं. ४ लाई एकीकृत गरी नेपालको संविधान (२०७२) अनुसार वि.स. २०७३ सालका संघीय संरचना अनुसार परिवर्तन भई स्थानीय तहको रूपमा मंगला गाउँपालिकाको नाम बाटे परिचित छ। गाउँपालिका ५ बटा बडामा विभाजित छ। यो गाउँपालिकाको नामाकरण सम्बन्धमा विभिन्न धारणा तथा किवदन्तीहरु भेटिएका छन्। धार्मिक मान्यताका हिसाबले हेर्दा यस गाउँपालिकाको केन्द्र भएर बाने म्यानदी नदीलाई मंगला नदीको नामबाट पनि चिनिन्छ। सोही मंगला नदीका नामबाट यस गाउँपालिकाको नामाकरण गरीएको छ। मंगलाको अर्थ मंगल वा शुभ रामो भन्ने अर्थ लगाउने गरेको पाइन्छ। म्यानदी जिल्लाको सदरमुकामसँग जोडिएको भए पनि विकासका पूर्वाधारहरुको विकास खासै हुन सकेको छैन। यसको सिमाना पूर्व बेनी नगरपालिका, पश्चिम:मालिका गाउँपालिका, दक्षिण: बागलुङ जिल्लाको कौठिखोला र तारखोला गाउँपालिका र उत्तर मालिका र रघुगङ्गा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि.र ३,६७२ घरधुरीमा जनसंख्या १६,२८६ रहेको छ।

यस गाउँपालिकामा रहेका सरकारी संरचनालाई हेर्दा स्वास्थ्य चौकी, प्रहरी चौकी, सब डिभिजन वन कार्यालय रहेका छन् भने गैरसरकारी संघ संस्थाहरुको उपस्थिति भने न्यून रहेको छ। मंगला गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको बीचमा पर्ने यस गाउँपालिकाको बडा नं. १ मा पर्ने टोडेके र बडा नं. ३ मा पर्ने झाँकीपानी पर्यटकीय दृष्टिले महत्वपूर्ण छन्। उच्च सम्मर जमिनमा अवास्थित यी स्थानहरुबाट उत्तर पश्चिम तर्फका हिमशृंखला देख सकिन्छ। प्रसिद्ध पिकनिकस्थलको रूपमा पनि विकास हुँदैछन। खासगरी जाडोको समयमा जिल्ला भित्र तथा बाहिरबाट यस ठाँउमा पिकनिकको लागि मानिसहरु आउने गर्दछन। यसका अलावा चाझा, सिमलचौर लामाछहरी, दह, तिनचुले र लहुखोरिया पर्यटकीय क्षेत्रहरु रहेका छन्।

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार:-

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद- ३ दफा ११ वर्मोजिम गाउँपालिकाको काम, कर्तव्य र अधिकार निम्न रहनेछः

(१) गाउँपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए वर्मोजिम हुनेछ ।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिकाको काम कर्तव्य र अधिकार देहाय वर्मोजिम हुनेछ ।

- क) नगर प्रहरी ख) सहकारी संस्था ग) एफ.एम. सञ्चालन घ) स्थानीय कर, सेवा शुल्क, तथा दस्तर ङ) स्थानीय सेवाको व्यवस्थापन च) स्थानीय तथ्याङ्क र अभिलेख संकलन छ) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना ज) आधारभूत स्वास्थ्य र सरसफाई ज) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता ट) स्थानीय सडक, प्रामण सडक, कृषि सडक र सिचाइ ठ) गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ड) स्थानीय अभिलेख व्यवस्थापन ढ) जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण ण) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन,

पशु स्वास्थ्य, सहकारी त) जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन थ) वेरोजगारको तथ्याङ्क सङ्कलन द) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण ध) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा न) विपद् व्यवस्थापन प) जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको सरक्षण फ) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

(३) गाउँपालिकाले संघ तथा प्रदेशसंगको सहकार्यमा प्रयोग गर्ने सङ्घाङ्का अधिकार संविधानको अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ ।

(४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधीनमा रहे गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क) खेलकुद र पत्रपत्रिका ख) स्वास्थ्य ग) विद्युत, खानेपानी तथा सिंचाइ जस्ता सेवाहरू घ) सेवा शुल्क, दस्तूर, दण्ड जरिवाना तथा प्राकृतिक शोत्रवाट प्राप रोयलटी, पर्यटन शुल्क ड) बन, जङ्गल, बन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता च) सामाजिक सूरक्षा र गरीबी निवारण छ) व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क ज) स्थानीय स्तरमा पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण ज) प्राकृतिक शोत्रवाट प्राप रोयलटी ट) सबारी साधन अनुमति

(५) उपदफा (१) र (३) मा उल्लेखित अधिकारका अतिरिक्त गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क) भूमि व्यवस्थापन ख) सञ्चार सेवा ग) यातायात सेवा

(६) संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आपनो अधिकार क्षेत्रभित्रको कुनै विषय गाउँपालिकालाई कानून बनाइ निक्षेपण गर्न सक्नेछ ।

(७) गाउँपालिकाले उपदफा (१), (३) (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाइ लागू गर्न सक्नेछ ।

(८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसंग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

### ३. गाउँपालिकामा रहने कर्मचारी संख्या र विवरण

गाउँपालिकालाई आवश्यक पर्ने मंगला गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७९ बमोजिम कर्मचारी विवरण निम्न रहेकोछ ।

कुल दरवन्दी संख्या:- ४४

स्थायी कर्मचारी संख्या:- १५

अस्थायी कर्मचारी संख्या:- ४  
आधिकृत दोस्रो



करार कर्मचारी संख्या:- २  
रिक्त कर्मचारी संख्या:- २३

४. गाउँपालिकाबाट प्रदान गरीने सेवा  
गाउँपालिकाबाट तयार गरीएको नारीक बडापत्र अनुसार हुनेछ साथे बडापत्र अन्तिम पृष्ठमा संलग्न छ ।

५. सेवा प्रदान गर्ने शाखा र जिमेवार अधिकारी (हाल कार्यरत कर्मचारीहरु)

क्र. सं.	शाखा	कर्मचारीको नाम	पद	कैफियत
१.	कार्यालय प्रमुख	श्री पूर्णिमाहुदुर खन्नी	प्रमुख प्रशासकीय अधिकृत	
२.	प्रशासन, योजना तथा अनुगमन शाखा	श्री सुदर्शन पौडेल श्री राधा कुमारी खन्नी श्री भविलाल उपाध्याय श्री खेमराज सुवेदी उपाध्या श्री रमिला गौतम श्री रुद्र गिरी श्री जुनाथापा मगर पौडेल श्री प्रताप थापा रिक्त	अधिकृत सार्वै सहायक पाँचो लेखा प्रमुख सहायक चौथो कार्यालय सहयोगी सबारी चालक कार्यालय सहयोगी सहायक पाँचो (कानून) इन्जिनियर -१	स्थायी अस्थायी स्थायी अस्थायी करार करार करार करार
३	पूर्वाधार विकास शाखा तथा वातावरण व्यवस्थापन शाखा	रिक्त श्री रुचेन्द्र अधिकारी	सब इन्जिनियर	स्थायी
४		रिक्त श्री नमोन्द्र सापकोटा श्री विपिन आचार्य श्री राजेन्द्र आचार्य	असई-१(५ नं बडा प्राविधिक ) खापासटे (२ नं बडा प्राविधिक ) अधिकृत छेठों ( सामाजिक विकास शाखा )	अस्थायी करार अस्थायी

आधिकृत छेठों

गाउँपालिकाबाट प्रदान गरीने सेवा  
गाउँपालिकाबाट तयार गरीएको नारीक बडापत्र अनुसार हुनेछ साथे बडापत्र अन्तिम पृष्ठमा संलग्न छ ।

सामाजिक तथा आर्थिक विकास शाखा	श्री अनिता कुमारी शर्मा	सहायक पाँचौ (महिला वालबालिका तथा समाज कल्याण शाखा)	सहायक पाँचौ (महिला वालबालिका तथा समाज कल्याण शाखा)	स्थायी
५ शिक्षा, युवा तथा युवा खेलकुद शाखा	श्री हेक वहादुर वानिया श्री डिल्लीरमण सुवेदी	स्नोतव्यक्ति/शिक्षा संयोजक (मा.वि. प्रथम शिक्षक)	स्नोतव्यक्ति/शिक्षा संयोजक (मा.वि. प्रथम शिक्षक)	स्थायी
६ स्वास्थ्य शाखा	श्री लेखनाथ रोका	सहायक पाँचौ	सहायक पाँचौ	स्थायी
७ कृषि/ पशुशाखा	श्री प्रशान्त पौडेल श्री विराज ठाकुर श्री हरिदेव पन्त श्री विक्रम नेपाली श्री तारा वानिया श्री सिमा सुवेदी श्री आकास जि.सी.	स्नातक कृषि प्राविधिक (अधिकृत छेठो) सहायक पाँचौ कृषि सहायक चौथो ना.प.स्वा.प्रा. सहायक चौथो ना.प.से.प्रा. सहायक चौथो ना.प्रा.स.कृषि सेवा सहायक चौथो(कृषि प्राविधिक बडा नं-३ र ४) सहायक चौथो (पशु प्राविधिक बडा नं-१)	स्नातक कृषि प्राविधिक (अधिकृत छेठो) सहायक पाँचौ कृषि सहायक चौथो ना.प.स्वा.प्रा. सहायक चौथो ना.प.से.प्रा. सहायक चौथो ना.प्रा.स.कृषि सेवा सहायक चौथो(कृषि प्राविधिक बडा नं-३ र ४) सहायक चौथो (पशु प्राविधिक बडा नं-१)	करार करार करार करार करार करार करार
८ सूचना प्रविधि शाखा ९ रोजगार केन्द्र	श्री अमूला थापा मगर श्री कृष्ण प्रसाद भुपाल श्री सजिना भण्डारी श्री जानेन्द्र आचार्य	सूचना प्रविधि अधिकृत छेठो अधिकृत छेठो प्राविधिक सहायक रोजगार सहायक	सूचना प्रविधि अधिकृत छेठो अधिकृत छेठो	करार करार करार करार
१० राष्ट्रीय परिचय पत्र तथा पंजीकरण	श्री लेकनाथ सापकोटा रिस्ट	सहायक पाँचौ (MIS Operator)	सहायक पाँचौ (Field सहायाक)	करार
११ गरिबी निवारणका लागि लघु उद्यम (MEDPA)	शान्ता वि.कृ. सविना घार्ति	लघु उद्यम विकास सहजकर्ता (सहायक चौथो) लघु उद्यम विकास सहजकर्ता (सहायक चौथो)	लघु उद्यम विकास सहजकर्ता (सहायक चौथो) लघु उद्यम विकास सहजकर्ता (सहायक चौथो)	करार करार
१२ बडा कार्यालय	श्री हिल वहादुर रोका श्री पुण्यकुमारी मण्डल श्री मान वहादुर बली श्री धनबहादुर बोहरा	सहायक पाँचौ (बडा नं-५) अ.स.इ. (बडा नं-३) अ.स.इ. (बडा नं-१) अ.स.इ. (बडा नं-४)	सहायक पाँचौ (बडा नं-५) अ.स.इ. (बडा नं-३) अ.स.इ. (बडा नं-१) अ.स.इ. (बडा नं-४)	स्थायी स्थायी स्थायी स्थायी

अधिकृत दस्तावेज़

२०७३ वर्षाङ्क  
२०७३ वर्षाङ्क  
२०७३ वर्षाङ्क  
२०७३ वर्षाङ्क

श्री तारानाथ सापकोटा	कार्यालय सहयोगी (बडा नं-२)	स्थानी
श्री ज्ञानेन्द्र किसान	सामाजिक परिचालक (बडा नं-१)	करार
श्री लालदेवी पुन मगर	सामाजिक परिचालक (बडा नं-३ र ४)	करार
श्री मन कुमारी घर्ति	कार्यालयक सहायक (बडा नं-५)	करार
श्री खमिसरा श्रीस	सामाजिक परिचालक (बडा नं-५)	करार
श्री याम कुमारी किसान.	कार्यालय सहयोगी (बडा नं-१)	करार
श्री सूर्य बहादुर वि.क.	कार्यालय सहयोगी (बडा नं-२)	करार
श्री अम्मर बहादुर थापा	कार्यालय सहयोगी (बडा नं-३)	करार
श्री विशाल थापा	कार्यालय सहयोगी (बडा नं-४)	करार
श्री सतिमाया छन्नथाल	कार्यालय सहयोगी (बडा नं-५)	करार


#### ६. सेवा

प्रदान गर्ने लाग्ने दस्तुर र अवधि  
नागरीक बडापत्रमा उल्लेख भए अनुसार हुनेछ ।


७. निण्य प्रक्रिया निण्य गर्ने अधिकारी र कार्यान्वयन प्रकृया:  
गाउँपालिकाले आवश्यकता र प्रकृति हेरी सामान्य र तत्काल गर्नुपर्ने निण्य गाउँपालिका अध्यक्षबाट हुने । सोही आधारमा प्रशासनिक प्रकृतिका निण्य प्रमुख प्रशासकीय अधिकृतबाट हुने । अन्य निण्य गाउँ कार्यपालिका र गाउँसभा वैठकबाट हुने । कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने ।
८. गुनासो/उजुरी सूचने अधिकारी  
अध्यक्ष श्री सत प्रसाद रोका

प्रमुख प्रशासकीय अधिकृत श्री पूर्णबहादुर खत्री

९. गाउँपालिका कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) र सूचना अधिकारी विवरण  
क. कार्यालय प्रमुख:-

नाम:- श्री पूर्णबहादुर खत्री  
  
प्रशासकीय अधिकृत



  
प्रशासकीय अधिकृत  
गोरखा नगरपालिका

पद:- प्रमुख प्रशासकीय अधिकृत  
सम्पर्क नं. ९८५७६४२६४२  
ख. सूचना अधिकारी:-

नाम:- श्री राजेन्द्र आचार्य  
पद:- अधिकृत छेठी  
सम्पर्क नं. ९८५७६४२९४२, ९८५७६२४३६०

#### १०. गाउँपालिकाबाट सम्पादन भएका मूल्यमूल्य कामको विवरण

- आ.व. ०७९/०८० को त्रैमासिक प्रगति प्रतिवेदन तथार गरी सम्बन्धित निकायमा पठाइएको
- आ.व. ०७९/०८० को त्रैमासिक आर्थिक प्रगति प्रतिवेदन तथार गरी सम्बन्धित निकायमा पठाइएको
- आ.व. ०७९/०८० को वार्षिक नीति कार्यक्रम तथा बजेट केम्साइटमा राखिएको
- आ.व. ०७८/०७९ को गाउँपालिकाको अन्तिम लेखा परिक्षण सम्पन्न गरीएको
- आ.व. ०७८/०७९ को लैफिक समाजिक समावेशीकरण (GESI) परीक्षण कार्य सम्पन्न गरी नितिजा सर्वजनिक गरीएको
- मनसुनजन्य वर्षिका कारण ०७९, आषाढ देखि आष्टिन २३ गते सम्मको क्षति भएका विवरण तथार गरी स्थानीय विपद् व्यवस्थापन समितिको वैठकबाट निर्णय गराइ गाउँ कार्यपालिका वैठकमा निर्णय गरी राहत उपलब्ध गराइएको साथै क्षतिको विवरण तथार गरी जिल्ला विपद् व्यवस्थापन समिति सहित सम्बन्धित निकायमा पठाइएको
- ०७७ आषाढ र श्रावणमा ओवरल वर्षोका कारण पूर्णक्षति भएका १९ घरधुरीको स्थानीय तह, प्रदेश र संघीय सरकारको लागत साझेदारीमा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम १९ घरधुरी समझौता भइ १८ घर निर्माण सम्पन्न भई तेश्वो किस्ता उपलब्ध गराइएको । साथै ०७९ आषाढ देखि आष्टिन २३ गते सम्मको मनसुन बाट पूर्ण क्षति भएका २१ घरधुरीको विवरण कोबो कलेक्टबाट सर्वेक्षण गरी स्वीकृतिका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएकोमा जिल्ला विपद् अनुगमन समितिबाट १७ घरधुरी छनौट भएकाले स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय गराई अन्तिम स्वीकृतिका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको महेन्द्र राल मा.वि. छाचाचास निर्माण ( प्रदेश विशेष अनुदान ) आ.व. ०७७/०७८ को योजना म्याद थप भइ निर्माण कार्य अगाडि बढेको

गाउँपालिकाबाट सम्पादन भएका मूल्यमूल्य कामको विवरण

- नदीजन्य पदार्थ दिगो उत्खनन्, संकलन तथा विक्री वितरणका लागि स्थानीय राजश्व परामर्श समितिवाट स्थलगत अनुगमन र प्रतिवेदन पेश भए पश्चात ६ वटा प्याकेज मध्ये १ वटा प्याकेज बोलपत्र र ५ वटा शिलबन्दी दरभाउ आहान भएकोमा ४ वटा सिलबन्दी प्याकेजमा ठेका समझौता भएको ।
- मनसून जन्य विपद्का कारण क्षति भएका सडक योजनाहरू मर्मत सम्भार गरी सवारी संचालन गरिएको दैनिक प्रशासनिक तथा आर्थिक कामकाज संचालन
- उपभोक्ता समितिवाट संचालन गरीने गाउँपालिका र बडास्तरीय योजनाको कार्यान्वयनका लागि सर्वै, हिजाइन लगत इष्टिमेट तयार गरी उपभोक्ता समिति मार्फत १२१ वटा योजनाहरूको समझौता भएकोमा ३५ वटा कार्यसम्पन्न भई अन्तिम भुक्तानी भएको ।
- गत आ.व. ०७८/०७९ को वार्षिक समीक्षा कार्तिक महिनामा सम्पन्न गरिएको २०७९ पौषमा हिउंदे गाउँसभा र २०७९ चैत्रमा विशेष गाउँ सभा सम्पन्न गरिएको
- चालु आ.व.को संघीय र प्रदेश सम्पूरक अनुदान तर्फका २ वटा योजनाहरूको बोलपत्र आहान गरी समझौता गरिएको
- संघीय विशेष अनुदानबाट वावियाचौर स्वास्थ्य चौकी भवन निर्माण समझौता भई कार्य शुरू भएको
- राष्ट्रिय योजना आयोग र आर्थिक मामिला मञ्चालय गण्डकी प्रदेशमामा आगामी आ.व.को लागि सम्पुरक र विशेष अनुदान तर्फका योजना माग गरिएको
- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्य सम्पन्न गरि प्राप्त नतिजा सार्वजनिक गरिएको वित्तिय व्यवस्थापन जीविम मूल्याङ्कन कार्य सम्पन्न गरि प्राप्त नतिजा सार्वजनिक गरिएको लैंगिक हिसा विश्लेषको १६ दिने अभियानमा प्रजजन स्वास्थ्य र महिनावारी स्वच्छता सम्बन्धी समदाय स्तरमा अभिमुखीकरण मिति २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि-सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि स्थानीय मतदाता शिक्षा समन्वय समिति गठन गरी नियमित प्रधानाध्यापक वैठक सम्पन्न साथै चालु आ.व.को सशर्त र गाउँपालिका तर्फको वार्षिक कार्यक्रम अभिमुखिकरण सपन्न गरिएको
- गाउँ कार्यपालिका कार्यलय र शिक्षा शाखाबाट विद्यालय अनुगमन कार्य भैरहेको विद्यालयमा रिस्ट शिक्षक पदपूतिका लागि आवश्यक सहजीकरण गरिएको
- सामुदायिक विद्यालयहरूको गत आ.व. ०७८/०७९ को अन्तिम लेखापरीक्षण कार्य भई रहेको आधारभूत शिक्षा उत्तिर्ण परीक्षा संचालन गरी नतिजा सार्वजनिक गरिएको



*महाप्रभु देवी  
प्रधानाध्यापक  
सामुदायिक  
विद्यालय*

- माध्यामिक तह सम्मको निशुल्क पाठ्यपुस्तक व्यवस्थापनका लागि सामुदायिक विद्यालयहरूमा रकम निकाशा गरिएको
- शिक्षा सेवा आयोगबाट प्राथमिक तह तृतीय श्वेणीमा सिफारिस भई आएका शिक्षकहरको पदस्थापना गरिएको
- सामाजिक सूरक्षा भत्ता वापत तेश्रो ऐमासिकमा २७४२ जनाको विवरण अध्यावधिक गरी रकम रु. २,५३,०२,०४३। - अधररुपी दुई करोड त्रिप्ति लाख दुई हजार उनानचालिस रुपैयाँ बैंक मार्फत वितरण भएको
- ५ वटा वडा कार्यालयबाट अनलाईन घटना दर्ता तेश्रो ऐमासिकमा ३२१ वटा गरी राष्ट्रिय परिचय पत्र तथा पञ्चीकरण विभागमा प्रतिवेदन पेश भएको
- व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी सन्देशमूलक सामग्री उत्पादन, छाईई र वडा कार्यालय मार्फत वितरण गरिएको
- कृषकको लागि ५० प्रतिशत अनुदानमा ३०९२ के.जी. गहुङ्को बीउ वितरण कार्य सम्पन्न गरिएको
- कृषकको लागि ५० प्रतिशत अनुदानमा २०० ग्रामको १९५० वोतल च्याउको बीउ वितरण कार्य सम्पन्न गरिएको
- निशुल्क विषादी वितरण भईरहेको
- निशुल्क च्याउको बीउ वितरण गरिएको
- पेकेट विकास कार्यक्रम संचालन भईरहेको
- पशुपन्थी खोप तथा औषधी खरिद कार्य सम्पन्न गरी वितरण
- पशुसेवा तर्फका निशुल्क र ५० प्रतिशत अनुदानमा वितरणका लागि नमुना वाखाखोर, भकारो सुधार, मुर्चिकस राँगो, च्यापकटर, वँगुरको पाठापाठी, माध्याको भुरा, भैंसी पालक कृषकका लागि सामग्री र धाँस स्थल निर्माण सम्बन्धी माग संकलन गरी खरिद प्रकृया गरिएको
- एकल महिला तथा अपाहता भएका व्यक्तिका लागि निशुल्क कुखुरा चलला र वाखा वितरणका लागि माग संकलन सम्पन्न
- पशु उपचार सामग्री व्यवस्थापन गरी उपचार सेवा भईरहेको
- पशु सेवा सम्बन्धी सन्देशमूलक सूचना उत्पादन, छाईई र वितरण गरिएको
- स्वास्थ्य कर्मिका लागि नाक, कान, मुख सम्बन्धी अभिमुखिकरण सम्पन्न
- वर्धिड सेन्टरमा नियमित ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सम्पन्न
- स्वास्थ्य तर्फको गत आ.व.को वार्षिक, चालु आ.व को मासिक र पहिलो दोश्रो त्रैमासिक समीक्षा सम्पन्न
- नवजात शिशु एकीकृत व्यवस्थापन समीक्षा सम्पन्न
- विद्यालयमा किशोरीहरका लागि आइरन फोलिक एसिड चक्की वितरण
- महिला स्वास्थ्य सेविका दिवसीय कार्यक्रम सम्पन्न



माध्यामिक  
प्राथमिक  
व्यवस्थापन  
मन्त्रालय  
नेपाल

निधिकृत द्वारा  
निधिकृत द्वारा


- सुनौला हजारका दिनका आमाहरलाई नियमित प्रोटोकल अनुसार एन सी जॉच र संस्थागत सुकेरी भएको अवस्थामा संस्थागच सुकेरी संग उपायक्ष
- कार्यक्रम संचालन भईरहेको
- क्षयरोग खोजपडाताल तथा स्क्रीनिङ कार्यक्रम सम्पन्न
- न्यूनतम मापदण्ड सेवा अन्तर्गत स्वास्थ्य संस्था व्यवस्थापन समिति अभिमुखिकरण साथे गुणस्तर सुधार कार्यक्रम सम्पन्न
- पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको लागि सुरक्षा योजना कार्यक्रम सम्पन्न
- परिवारीक स्वास्थ्य प्रोफाईल तथारीका लागि कोबो कलेक्ट तथाँक संकलन
- गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नर्थू उद्धमी सूजना तर्फ तिन स्थानमा सामाजिक परिचालन र SIYB तालिम सम्पन्न गरी ९० जना सहभगि गराईएको
- ९ जनालाई अपाइता परिचय पत्र वितरण भएको
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ बटा योजना समझौता गरी रोजगारीका लागि युवा रूपान्तरण पहल परियोजना तर्फ ३९ जनालाई १०० दिनको लागि र कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना तर्फ ८६ जनालाई गरी जम्मा १२५ जनालाई काममा खटाइएको जना सहभगि गराईएको

- ९. जनालाई अपाइता परिचय पत्र वितरण भएको
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ बटा योजना समझौता गरी रोजगारीका लागि युवा रूपान्तरण पहल परियोजना तर्फ ३९ जनालाई १०० दिनको लागि र कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना तर्फ ८६ जनालाई गरी जम्मा १२५ जनालाई काममा खटाइएको जना सहभगि गराईएको
- ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:-

१. मंगला गाउँपालिकाको आर्थिक ऐन २०७९
२. मंगला गाउँपालिकाको विनियोजन ऐन २०७९
३. गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४
४. गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली २०७४
५. मंगला गाउँपालिका शिक्षा ऐन २०७५
६. मंगला गाउँपालिका सहकारी ऐन २०७५
७. मंगला गाउँपालिका आर्थिक कार्यविधि ऐन २०७५
८. मंगला गाउँपालिका कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५
९. मंगला गाउँपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने) २०७५
१०. मंगला गाउँपालिका आधारभूत शिक्षा परिक्षा संचालन, अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७५

  
निधिकृत छैठी



  
मुख्यमन्त्री  
प्रधानमन्त्री  
नेपाल  
२०७५

११. घ वर्गिको निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि २०७५
१२. अपौगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५
१३. मंगला गाउँपालिकाबाट गरीने बजार अनुगमन निर्देशिका २०७५
१४. मंगला गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५
१५. मंगला गाउँपालिका न्यायिक समितिको उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा बोनेको ऐन २०७५
१६. मंगला गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
१७. असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाधहरूलाई उपलब्ध गराइने राहत तथा स्वयंसेवक परिचालन सम्बन्धी मापदण्ड २०७५
१८. मंगला गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
१९. मंगला गाउँपालिकाको बन ऐन २०७५
२०. मंगला गाउँपालिकामा बातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बोनेको ऐन २०७५
२१. मंगला गाउँपालिकाको जग्गा प्राप्ती सम्बन्धी कार्यविधि, २०७५
२२. मंगला गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्यविधि, २०७५
२३. विद्यालय करार शिक्षक छानौट सम्बन्धी कार्यविधि, २०७५
२४. विद्यालय लेखा परीक्षण सम्बन्धी कार्यविधि, २०७५
२५. मंगला गाउँपालिकाको कोमिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि गरीने कार्यमा हुने खर्च सम्बन्धी मापदण्ड, २०७५
२६. मंगला गाउँपालिकाको नक्शा पास सम्बन्धी कार्यविधि, २०७५
२७. मंगला गाउँपालिकाको जलस्रोत मूल दर्ता सम्बन्धी कार्यविधि, २०७५
२८. मंगला गाउँपालिकाको लघु उद्धम विकास कार्यक्रम खर्च सम्बन्धी मापदण्ड, २०७५
२९. मंगला गाउँपालिकाको युवा उद्धम कार्यक्रम सञ्चालन निर्देशिका २०७५
३०. मंगला गाउँपालिकाको कृषि कार्य तथा पशुपालनमा दिईने अनुदान सम्बन्धी कार्यविधि, २०७५
३१. मंगला गाउँपालिकाको कृषि कार्य तथा पशुपालनमा दिईने अनुदान सम्बन्धी कार्यविधि, २०७५
३२. मंगला गाउँपालिकाको सार्वजनिक जबाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७५
३३. मंगला गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७५

लालिकृत द्वारा

लालिकृत  
लालिकृत  
लालिकृत  
लालिकृत

३४. मंगला गाउँपालिकाको सूचना तथा अभिलेख केन्द्र स्थापना सम्बन्धी कार्यविधि, २०७८  
 ३५. मंगला गाउँपालिकाको विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८

३६. मंगला गाउँपालिकाको गाउँसभा सञ्चालन कार्यविधि, २०७८

३७. मंगला गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८

३८. मंगला गाउँपालिकाको लेखा समिति (गठन तथा सञ्चालन) कार्यविधि, २०७८

३९. मंगला गाउँपालिकाको विधायन समिति (गठन तथा सञ्चालन) कार्यविधि, २०७८

४०. विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८

४१. मंगला गाउँपालिका सूशासन समिति गठन तथा सञ्चालन कार्यविधि ऐन, २०७८

४२. मंगला गाउँपालिका संस्था दर्ता ऐन, २०७८

४३. मंगला गाउँपालिका श्रम डेरक सञ्चालन कार्यविधि, २०७८

४४. मंगला गाउँपालिकाको बाल क्लब गठन तथा परिचालन कार्यविधि, २०७८

४५. टोल विकास संस्था गठन कार्यविधि, २०७८

४६. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७९

४७. गाउँपालिका क्षेत्र भित्रका सडकहरुको मापदण्ड, २०७९

४८. मंगला गाउँपालिकाको सार्वजनिक खरीद नियमावली, २०७९

४९. मंगला गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७९

१२. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी आर्थिक विवरण

क्र.सं.	खर्च अनुमानित	रकम रु.	खर्च प्रतिशत	हाल सम्मको वास्तविक	खर्च प्रतिशत
१	चालू	२८,९३,९८,९४०.२०	६४.४७	१६,९१,६७,९७८.९०	६०.३२
२	पुँगीगत	१५,५०,५१,६०६.५०	३५.५३	३,९१,९४,३९४.००	२३.८
जम्मा		४३,६३,७०,५४६.९०	१००	२०,८३,६२,२९२.९०	४६.८

मंगला गाउँपालिका  
कार्यविधि, २०७९

आधिकृत छैठो

१३. तोकिए बमोजिमका अन्य विवरण: नभएको
१४. अधिल्लो अर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण:
- १० शैया अस्पताल निर्माण भइरहेको
  - बाबियाचौर स्वास्थ्य चौकी निर्माण भइरहेको
१५. मंगला गाउँपालिकाको सूचना प्रकाशन गर्ने माट्यमः
- Website: [www.mamgalamun.gov.np](http://www.mamgalamun.gov.np)  
 Facebook Page: [www.facebook.com/](https://www.facebook.com/)
- Notice board
- स्थानीय तहको एप भित्र मंगला एप
१६. मंगला गाउँपालिकाले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र समझौता सम्बन्धी विवरण: नभएको
१७. मंगला गाउँपालिकाले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन: पहिलो त्रैमासिकमा भएको कार्य सम्पादनमा उल्लेख भएको
१८. मंगला गाउँपालिकाले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यसको सूचना संरक्षण गर्न तोकिएको समयावधि: दोश्रो त्रैमासिक सम्पादको
१९. मंगला गाउँपालिकामा परेका सूचना माग सम्बन्धी निवेदन र सोउपर सूचना दिएको विवरण: लिखित रूपमा सूचना माग १ बटा भएको र विवरण दिइएको

१. समझना पौडेल (पर्वत रामजा), अद्यक्ष, बृद्धाश्रम सहयोग समिति, अनामनतगर काठमाडौं - मंगला गाउँपालिकामा रहेका बडा अद्यक्षको नाम, ठेगाना र सम्पर्क नं. सम्बन्धमा



  
 अधिकृत द्वारा  
  
 अधिकृत द्वारा

२०. मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धि नागरिक वडापत्र

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृत्या	जिम्मेवार पदाधिकारी/कर्मचारी	सेवा प्राप्ति गर्ने लाग्ने समयावधी	सेवा प्राप्ति गर्ने लाग्ने दरमारु/शुल्क निःशुल्क
१	योजना तथा कार्यक्रम - समझौता	<p>१. योजना तथा कार्यक्रमको समझौताको लागि निवेदन ।</p> <p>२. स्वीकृत लागत अनुमान</p> <p>३. बडा कार्यालयको योजना समझौता गरिदिने वोको सिफारिस</p> <p>४. सरोकारबाला उपभोक्ताहरुको भेलाबाट निवाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।</p> <p>५. संघसंस्था, समूह, बलब, समिति आदी जस्ता आधिकारिक संस्थाहराए कार्यालयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।</p> <p>६. समितिका पदाधिकारीहरुको नामिकरणको प्रतिलिपि ।</p> <p>७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव</p>	योजना शाखा	आवश्यक कागजात पुगेमा सोही दिन	दरमारु/शुल्क निःशुल्क
२	रनिङ विल वा अन्तिम विल भक्तानी मारा	<p>१. योजना फरफारक गरिदिने वोको निवेदन ।</p> <p>२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन ।</p> <p>३. बडा कार्यालयबाट फरफारक गरिदिने वोको सिफारिस पत्र । ४. खर्चका प्रमाणित विल भरपाईहरु ।</p> <p>५. आयोजना साविजिनिक लेखा परीक्षण फारम</p> <p>६. उपभोक्ता समिति/अनुगमन समितिबाट आमेलाको उपस्थितिमा योजना सम्पन्न भएको बेहोरा खुलेको खर्चका शिर्षात रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि</p> <p>७. र. २ लाख भन्दा बढीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।</p> <p>८. कार्यसम्पन्न भएका तस्विरहरु</p> <p>९. भौतिक पूर्वाधार वाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।</p>	योजना शाखा	आवश्यक कागजात पुगेमा सोही दिन	दरमारु/शुल्क निःशुल्क

अधिकृत छैंदैं

३	धर्जराण नक्सा पास	<p>१. घरको नक्सापास गरिपाउ भनी दिएको निवेदन      २. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि      ३. घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुसार      ४. जग्गाको जराजाहानी प्रमाणपत्र, ट्रैस नक्सा      ५. तीकिएको ढांचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्सा हुई (२)      प्रति</p> <p>६. घरको नक्सा बनाउने प्राविधिकबाट नक्सापासको सिफारिस      ७. चालु आर्थिक वर्ष गाउँपालिकालाई एकिकृत सम्पत्ति कर तिरको रसिद      ८. बहावाट चौकिल्ला प्रमाणित      ९. नापी नक्सा</p> <p>१०. संधियार मुचुलका लाग्ने शुल्क      * आरसीसी ढलान      - ग्राउण्ड र पहिलो तला प्रति स्क्वायर फिट      -दोस्रो, तेस्रो र चौथो तला प्रति स्क्वायर फिट      - पाँचौ तला देखि प्रति स्क्वायर फिट      -दुइङ्ग माटो सिमेन्ट जडान छाना चाला      -द्व्याप्रा ठहरा</p>	<p>प्राविधिक शाखा</p> <p>आवश्यक कागजात पुऱ्येमा सोही दिन</p> <p>आर्थिक ऐनमा उल्लेख भए अनुसार</p>
४	नक्सा	<p>१. नक्सा संशोधन गरिपाउँ भनी संशोधन गन्तपनको कारण उल्लेख गरी दिएको निवेदन      २. स्वीकृत नक्साको प्रमाणपत्र      ३. चालु आर्थिक वर्ष गाउँपालिकालाई तिरको एकिकृत सम्पत्ति कर तिरको रसिद</p>	<p>प्राविधिक शाखा</p> <p>आवश्यक कागजात पुऱ्येमा सोही दिन</p>
५	"घ" चार्को निर्माण व्यवसायी इजाजत पत्र	<p>* अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने । १.      दरखस्त देखि गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना      २. फर्म वा कम्पनिको प्रकृति उल्लेख गर्ने      (प्राइमेट/पविलक/साइबोरी)</p> <p>३. सम्पर्कका लागि फर्म वा कम्पनिको आधिकारिक व्यक्तिको नाम,      ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने      ४. आर्थिक श्रोताको विवरण पेश गर्नुपर्ने      ५. जनशक्तिको विवरण पेश गर्ने (प्राविधिक कर्मचारीको सटीफोनेटको प्रतिलिपि र निजको मन्त्रिनामा पेश गर्नुपर्ने)</p>	<p>राजश्व / प्रशासन/ प्राविधिक शाखा</p> <p>आवश्यक कागजात पुऱ्येमा सोही दिन</p>

अधिकृत छैंठौ

		६. आपने स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्याचारिता उल्लेख भए बमोजिम) . ७. कर चुका गरेको प्रमाण कागजात		
५	"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र नविकरण / प्रतिलिपि	<p>१. नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन</p> <p>२. प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा</p> <p>३. कर कार्यालयाट प्राप्त कर चुका प्रमाणपत्रको प्रतिलिपि</p> <p>४. अनुसूचि ४ बमोजिमको पासबुक (निर्माण व्यवसायीकाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)</p> <p>५. पुनर्थः :- "घ" वर्गको निर्माण व्यवसायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशीन/उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ</p>	राजश्व / प्रशासन/ प्रवाधिक शाखा	आवश्यक कागजात पुजेमा सोही दिन
६	"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र हारेको वा प्रतिलिपि बनाउन	<p>१. इजाजत पत्र हारेए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनपर्ने</p>	राजश्व / प्रशासन/ प्रवाधिक शाखा	आवश्यक कागजात पुजेमा सोही दिन
८	सहकारी दर्ता	<p>१. प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्देस्य, मुख्य कार्य, कार्यक्षेत्र, दायित्व, सदस्य संख्याको विवरण पेश गर्नुपर्ने</p> <p>२. अनुसूचि १ को ठाँचामा दरखास्त फाराम दिनपर्ने</p> <p>३. सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति</p> <p>४. सहकारी संस्था सचालनको सम्भाव्यता अध्ययन प्रतिवेदन</p> <p>५. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण</p> <p>६. अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।</p>	प्रशासन शाखा	आवश्यक कागजात पुजेमा सोही दिन
९	न्यायिक समिति समझ उजुरी दर्ता / प्रतिवाद दर्ता	<p>१. कानून बमोजिम हक्कैया पुगेको व्यक्तिले समिति समझ उजुरी गर्दा अनुसूचि १ बमोजिमको ठाँचामा दर्ता गराउने</p> <p>२. कुनै किसिमको क्षतिपूर्ति भराउनु पर्ने अथवा बाढा लगाउन पर्ने अवस्थाको उजुरिहरूको हकमा त्यस्तो क्षतिपूर्ति वा बाढा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ ।</p> <p>३. तर प्रतिवाद दर्ताको हकमा प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि निव उजुरी प्रशासन समझ आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ठाँचामा दर्ता गराउने</p>	कानून शाखा	सोही दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिले ३ महिना भित्र गर्न सकिनेछ ।



१०	उल्लेखित बोहेक अन्य सेवा सुविधाको हकमा	१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २. विषयसंग सम्बन्धित प्रमाण कागजात ३. चालु आ.व.सम्म घरजनगा र मालपोत कर वा एकिकृत सम्पत्ति कर तिरका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात	प्रशासन शाखा	आर्थिक ऐनमा उल्लेख भए अनुसार
----	--	--	--------------	------------------------------

पुनर्श :-

१. नियमानुसार निःशुल्क रूपमा प्रदान गर्न सकिने भनी तोकिएका सेवाको हकमा कुनै सेवा शुल्क/दस्तुर लाग्ने छैन ।
२. कामको प्रकृति अनुसार सज्जिमन, आवश्यक प्रहरी प्रतिवेदन र अन्य कागजात तथा प्रमाणहरूको प्रतिलिपि आवश्यक पेरको अवस्थामा तोकिए बाहेक अतिरिक्त समय लाग्नेछ ।
३. उपरोक्तानुसार सेवा सुविधा बोहेकका सेवा सुविधाको सेवा प्राप्ति कार्यविधि/प्रकृया र लाग्ने दस्तुर गाउँपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।
४. सेवाग्राही/सरोकारवालाको गुनासो व्यवस्थापनका लागि अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत र सूच्या अधिकारीलाई तोकिएको छ ।

  
अधिकृत द्वारा  
सुनियन उपाध्यक्ष

  
अधिकृत द्वारा  
सुनियन उपाध्यक्ष

